

## सदस्य पहिचान फारम (KYM)

इच्छाएको व्य	 क्तिको फोटो			सदस्यको फोटो	
Member No.	Center No.	Group No.	Membership Apporved Date		
सदस्य नं.	केन्द्र नं. L	समूह नं.	सदस्य स्वीकृत मिति 🗆		
पूरा नाम, थर [ (देवनागरीकमा)					
Name (In Black Letter)					
(In Block Letter)	Identification	on Details (परिचय खुलाउने	विवर्ण)		
	ntification Document		Identification No.		
पारचय खुला   Issued by/।	उने कागजको किसिम District	परिचय पत्र नं. Issued Date			
जारी गर्ने नि			जारी मिति		
Marital Sta वैवाहिक स्थिति		arried Divorced हित पारपाचुके	Widow Nationality एकल राष्ट्रियता	/	
Ethnic Gro जातीय समुह	up 🔲 ब्राह्मण 🗌 क्षेत्री	🔲 जनजाति 📗 मुस्लिम	दलित मधेर्स	ो 🗌 अन्य	
Date of Bir जन्म मिति	th.	Gender Male	Female	Other	
्रान्स्य स्थात E-mail		लिङ्ग 🖳 पुरुष	<sup>└─</sup> महिला Contact No.	─ अन्य	
इमेल —			सम्पर्क नं.		
		tial Details (बसोबास विवर			
Present Ac हालको ठेर		Street <b>टोल</b>	Ward No. <b>वडा नं</b> .		
हालका ठ	Sub-metro/Municipality/Rural Municipa		District		
	उ.म.न.पा./न.पा./गा.पा.  Address House No.	Ctroot	जिल्ला Ward No.		
Permanent <i>F</i> स्थायी ठेग		Street टोल	ward No. <b>वडा नं</b> .		
	Sub-metro/Municipality/Rural Municipa उ.म.न.पा. / न.पा. / गा.पा.	lity	District जिल्ला		
		nily Member (पारिवारिक ा			
S.No. क्र.सं.	Relation नाता		ull Name पूरा नाम, थर		
1.	श्रीमान / श्रीमती (Spouse)				
2.	बुवा (Father)				
3.	आमा (Mother)				
4.	हजुरबुवा (Grandfather)				
5.	छोरा (Son)				
6.	छोरी (Daughter)				
7.	बुहारी (Daughter in law)				
8.	ससुरा (Father in law) विवाहित महिलाको हकमा				

	siness Service	Others (Plea			
	ासाय		उल्लेख गर्नुहोस्)		
-or Bus S.No. ऋ.सं.	iness/Self Employed (स्वरोजगार/व Name of the institution संस्थाको नाम	adelia का लागि। Address ठेगाना	Designation <b>पद</b>	Contact No. सम्पर्क नं	Estimated Annual Income/Remuneration अनुमानित वार्षिक आम्दानी/पारिश्रमि
	(CATALAN AT		+ ~~	W TAV A	जनुनानित वाधिक जान्दाना/पारिश्रान
or Sala S.No.	aried Employed (तलबी कर्मचारीहरूक 		D. d		Estimated Annual
<u>ऋ.सं</u> .	Name of Employer Ogranization कार्यरत संस्थाको नाम	on Address <b>ठेगाना</b>	Designation <b>पद</b>	Contact No. <b>सम्पर्क न</b> ं.	Income/Remuneration अनुमानित वार्षिक आम्दानी/पारिश्रवि
Locat	l ion Map of Residence (बासस्थाव	को तक्सा)			idence address in the below bo
Locat	ion map of residence (artital)		कृपय	ा तलको कोठामा तपाईको हालको ब	सोबास ठेगानाको नक्सा बनाउनुहोस्
					उत्त
	arest Landmark	from	my residence is		meter's away
जिकैको		मेरा ह	ालको बासस्थान देनि	ख	
	प्रशिद्ध स्थान		ाराका जासर्भाण हा		मिटर टाढा छ
				भाडामा बस्ते भएमा)	मिटर टाढा छ
		ner is living in ren		भाडामा बस्ने भएमा)	मिटर टाढा छ
				भाडामा बस्ने भएमा)	मिटर टाढा छ
Name c	If the custon			भाडामा बस्ने भएमा)	मिटर टाढा छ
lame o रिधनीक	If the custon of House Owner ो नाम थर			भाडामा बस्ने भएमा)	मिटर टाढा छ
lame c <b>ारधनीक</b> Contact	If the custon of House Owner ते नाम थर् t No.			भाडामा बस्ने भएमा)	मिटर टाढा छ
lame c <b>ारधनीक</b> Contact	If the custon of House Owner ो नाम थर t No.	ner is living in ren	ted premises (व		मिटर टाढा छ
Name c <b>।रधनीक</b> Contact	If the custon of House Owner ो नाम थर t No.		ted premises (व		मिटर टाढा छ
Name c प्र <b>रधनीक</b> Contact प्रम्पर्क न	If the custon of House Owner ो नाम थर t No.	ner is living in ren	ted premises (व ent (धोषणा/सहव	मति)	
Name c रिधनीक Contact ाम्पर्क नं herebly	If the custon of House Owner ो नाम थर t No.	ner is living in ren  Declaration/Cons	ted premises (व ent (धोषणा/सहव nent supplied are tro	मिति। ue & correct in all respe	ect. If found otherwise I will I
Name c <b>ार्धनीक</b> Contact <b>ाम्पर्क नं</b> herebly ully resp	If the custon of House Owner ो नाम थर t No. declare that all the information containe onsible as per the prevailing law. I hereby	Declaration/Cons	ted premises (व ent (धोषणा/सहव nent supplied are tri operative incash of	<b>मति।</b> ue & correct in all respe any changes in the detai	ect. If found otherwise I will bill by provided. The co-operative
lame c ार्धनीक Contact म्पर्क नं herebly ully resp vill not b	If the custon of House Owner of जाम थर् t No. declare that all the information containe onsible as per the prevailing law. I hereby be held responsible for any consequence	Declaration/Consider in this form & documents agree to notify the cost arising in future in cases	ted premises (व ent (द्योषणा/सहय nent supplied are tra operative incash of sh I failed or delayed	मिति। ue & correct in all respe any changes in the detai d to informed the chang	ect. If found otherwise I will be ils provided. The co-operative in the datails provided .
lame c रियनीक Contact म्पर्क नं herebly ully resp vill not b स फारमम	If the custon of House Owner of <b>नाम थर्</b> t No. declare that all the information containe onsible as per the prevailing law. I hereby be held responsible for any consequences of उल्लेखित विवरण र सहकारीमा बुक्माईएका कागज	Declaration/Consider in this form & document of the cost of agree to notify the cost of arising in future in cast late, िक कि साँचो छन्। भूठो	ted premises (व ent (धोषणा/सहव nent supplied are tro operative incash of sh I failed or delayed ठहरीएमा कानुन बमोजिस	मिति। ue & correct in all respe any changes in the detai d to informed the chang ा सजाय मन्जुर छ । दिइएका	ect. If found otherwise I will l ils provided. The co-operati e in the datails provided . विवरण कुनै किसिमको परिवर्तन भए
lame c रियनीक Contact म्पर्क नं herebly ully resp vill not b स फारमम	If the custon of House Owner of जाम थर् t No. declare that all the information containe onsible as per the prevailing law. I hereby be held responsible for any consequence	Declaration/Consider in this form & document of the cost of agree to notify the cost of arising in future in cast late, िक कि साँचो छन्। भूठो	ted premises (व ent (धोषणा/सहव nent supplied are tro operative incash of sh I failed or delayed ठहरीएमा कानुन बमोजिस	मिति। ue & correct in all respe any changes in the detai d to informed the chang ा सजाय मन्जुर छ । दिइएका	ect. If found otherwise I will l ils provided. The co-operati e in the datails provided . विवरण कुनै किसिमको परिवर्तन भए
lame c रिधनीक Contact स्पर्क नं herebly ully resp vill not b स फारमम	If the custon of House Owner of <b>नाम थर्</b> t No. declare that all the information containe onsible as per the prevailing law. I hereby be held responsible for any consequences of उल्लेखित विवरण र सहकारीमा बुक्माईएका कागज	Declaration/Consider in this form & document of the cost of agree to notify the cost of arising in future in cast late, िक कि साँचो छन्। भूठो	ted premises (व ent (धोषणा/सहव nent supplied are tro operative incash of sh I failed or delayed ठहरीएमा कानुन बमोजिस	मिति। ue & correct in all respe any changes in the detai d to informed the chang ा सजाय मन्जुर छ । दिइएका	ect. If found otherwise I will k ils provided. The co-operativ e in the datails provided . विवरण कुनै किसिमको परिवर्तन भए
lame c रिधनीक Contact स्पर्क नं herebly ully resp vill not b स फारमम	If the custon of House Owner of <b>नाम थर्</b> t No. declare that all the information containe onsible as per the prevailing law. I hereby be held responsible for any consequences of उल्लेखित विवरण र सहकारीमा बुक्माईएका कागज	Declaration/Consider in this form & document of the cost of agree to notify the cost of arising in future in cast late, िक कि साँचो छन्। भूठो	ted premises (व ent (धोषणा/सहव nent supplied are tro operative incash of sh I failed or delayed ठहरीएमा कानुन बमोजिस	मिति। ue & correct in all respe any changes in the detai d to informed the chang ा सजाय मन्जुर छ । दिइएका	ect. If found otherwise I will k ils provided. The co-operativ e in the datails provided . विवरण कुनै किसिमको परिवर्तन भए
lame c रिधनीक Contact स्पर्क नं herebly ully resp vill not b स फारमम	If the custon of House Owner of <b>नाम थर्</b> t No. declare that all the information containe onsible as per the prevailing law. I hereby be held responsible for any consequences of उल्लेखित विवरण र सहकारीमा बुक्माईएका कागज	Declaration/Consider in this form & document agree to notify the cosmoster arising in future in casmos bar/साँचो छन् । भुठो ताई भएको कारणले भविष्यमा	ted premises (व ent (धोषणा/सहव nent supplied are tro operative incash of sh I failed or delayed ठहरीएमा कानुन बमोजिस	मिति। ue & correct in all respe any changes in the detai d to informed the chang ा सजाय मन्जुर छ । दिइएका	ect. If found otherwise I will b ils provided. The co-operativ e in the datails provided . विवरण कुनै किसिमको परिवर्तन भए
lame c ार्धनीक Contact I <b>म्पर्क नं</b> herebly ully resp vill not b स फारमम हकारीलाई	If the custon of House Owner of <b>नाम थर्</b> t No. declare that all the information containe onsible as per the prevailing law. I hereby be held responsible for any consequences of उल्लेखित विवरण र सहकारीमा बुक्माईएका कागज	Declaration/Consider in this form & docur agree to notify the cost arising in future in cast तहरू ठिक/साँचो छन् । भुठो ताई भएको कारणले भविष्यमा	ent (घोषणा/सहव nent supplied are tri operative incash of sh I failed or delayed ठहरीएमा कानुन बमोजिम कुनै किसिमको अवस्था वि	मिति) ue & correct in all respe any changes in the detai d to informed the chang म सजाय मन्जुर छ । दिइएका सर्जन भएमा त्यसको लागि सहक	ect. If found otherwise I will k ils provided. The co-operativ e in the datails provided . विवरण कुनै किसिमको परिवर्तन भए
lame c रधनीक ontact म्पर्क नं herebly illy resp ill not b स फार्मम हकारीलाई	If the custon of House Owner of <b>नाम थर्</b> t No. declare that all the information containe onsible as per the prevailing law. I hereby be held responsible for any consequences of उल्लेखित विवरण र सहकारीमा बुक्माईएका कागज	Declaration/Consider in this form & docur agree to notify the cost arising in future in cast तहरू ठिक/साँचो छन् । भुठो ताई भएको कारणले भविष्यमा	ent (धोषणा/सहव nent supplied are tra operative incash of th I failed or delayed ठहरीएमा कानुन बमोजिम कुनै किसिमको अवस्था वि	मिति। ue & correct in all respe any changes in the detai d to informed the chang त सजाय मन्जुर छ । दिइएका सर्जन भएमा त्यसको लागि सहक mber's Signature:	ect. If found otherwise I will k ils provided. The co-operativ e in the datails provided . विवरण कुनै किसिमको परिवर्तन भए
Name c <b>ार्धनीक</b> Contact <b>ार्धकं नं</b> herebly ully resp vill not b स फारमम	If the custon of House Owner की नाम थर् t No	Declaration/Consider in this form & docur agree to notify the cost arising in future in cast तहरू ठिक/साँचो छन् । भुठो ताई भएको कारणले भविष्यमा	ent (धोषणा/सहव nent supplied are tra operative incash of sh I failed or delayed ठहरीएमा कानुन बमोजिम कुनै किसिमको अवस्था वि	प्राति।  ue & correct in all respe any changes in the detai d to informed the chang त सजाय मन्जुर छ । दिइएका सर्जन भएमा त्यसको लागि सहक mber's Signature:	ect. If found otherwise I will b ils provided. The co-operativ e in the datails provided . विवरण कुनै किसिमको परिवर्तन भए
Name c Iरधनीक Contact IFUक नं herebly ully resp vill not b स फारमम हकारीलाई ate:	If the custon of House Owner की नाम थर to No	Declaration/Consider in this form & document agree to notify the cosmic arising in future in casming to bar/ साँचो छन् । भनुठो ताई भएको कारणले भविष्यमा	ent (धोषणा/सहव nent supplied are tra operative incash of sh I failed or delayed ठहरीएमा कानुन बमोजिम कुनै किसिमको अवस्था वि	मिति) ue & correct in all respe any changes in the detai d to informed the chang त सजाय मन्जुर छ । दिइएका सर्जन भएमा त्यसको लागि सहक mber's Signature: स्थको हस्ताक्षरः	ect. If found otherwise I will b ils provided. The co-operativ e in the datails provided . विवरण कुनै किसिमको परिवर्तन भए जारी जिम्मेवार हुने छैन ।
lame c ार्धनीक Contact IFUक नं herebly ully resp vill not b स्र फारमम हकारीलाई	If the custon of House Owner की नाम थर to No	Declaration/Consider in this form & document agree to notify the cosmos arising in future in casmos किंक्स हैं किंक्स साँचों छन् । भूठो गई भएको कारणले भविष्यमा	ent (धोषणा/सहव nent supplied are tra operative incash of sh I failed or delayed ठहरीएमा कानुन बमोजिम कुनै किसिमको अवस्था वि	प्राति।  ue & correct in all respe any changes in the detai d to informed the chang त सजाय मन्जुर छ । दिइएका सर्जन भएमा त्यसको लागि सहक mber's Signature: त्यको हस्ताक्षरः	ect. If found otherwise I will b ils provided. The co-operativ e in the datails provided . विवरण कुनै किसिमको परिवर्तन भए जारी जिम्मेवार हुने छैन ।
lame c रिधनीक Contact IFUक ने herebly Jully resp vill not b स फारमम हकारीलाई ate: Ar:	If the custon of House Owner की नाम थर to No. के declare that all the information contained onsible as per the prevailing law. I hereby be held responsible for any consequences in उल्लेखित विवरण र सहकारीमा बुक्ताईएका कागज के तत्काल खबर गर्नेछ र खबर निदएको वा दिनमा ढिल For Office ared by:	Declaration/Consider in this form & document agree to notify the cosmic arising in future in casming in future in casming in future in casming in future in casming hypothesis arising	ent (धोषणा/सहव nent supplied are tra operative incash of sh I failed or delayed ठहरीएमा कानुन बमोजिम कुनै किसिमको अवस्था वि	मिति) ue & correct in all respe any changes in the detai d to informed the chang म सजाय मन्जुर छ । दिइएका सर्जन भएमा त्यसको लागि सहव मार्थि स्थान्त्र स्थाने हस्ताक्षरः विशे साञ्र। Approved by Name:	ect. If found otherwise I will b ils provided. The co-operativ e in the datails provided विवरण कुनै किसिमको परिवर्तन भए जारी जिम्मेवार हुने छैन ।
Name c <b>ारधनीक</b> Contact <b>IFUक नं</b> herebly ully resp vill not b स फारमम हकारीलाई ate: <b>Prepa</b>	If the custon of House Owner की नाम थर to No	Declaration/Consider in this form & document agree to notify the cosmos arising in future in casmos किंक्स हैं किंक्स साँचों छन् । भूठो गई भएको कारणले भविष्यमा	ent (धोषणा/सहव nent supplied are tra operative incash of sh I failed or delayed ठहरीएमा कानुन बमोजिम कुनै किसिमको अवस्था वि	प्राति।  ue & correct in all respe any changes in the detai d to informed the chang त सजाय मन्जुर छ । दिइएका सर्जन भएमा त्यसको लागि सहक mber's Signature: त्यको हस्ताक्षरः	ect. If found otherwise I will b ils provided. The co-operativ e in the datails provided . विवरण कुनै किसिमको परिवर्तन भए जारी जिम्मेवार हुने छैन ।